



भूमे गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

मोराबाड, रुकुम (पूर्व)
५ नं. प्रदेश, नेपाल

IT Officer भर्ना सम्बन्धी भूमे गाउँपालिकाको सूचना

(प्रकाशित मिति: २०७४/०८/२५)

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP), कार्यक्रम समन्वय इकाई, सिंहदरबार, काठमाडौंको प.सं. ०७४/७५, च.नं. १२७, मिति २०७४/०७/१७ गतेको सूचना प्रविधि अधिकृतको करार सेवा सम्बन्धको पत्रानुसार यस गाउँ कार्यपालिकाको कार्यालयको लागि देहाय बमोजिमको शर्तहरूको अधीनमा रही सूचना प्रविधि अधिकृत (IT Officer) सेवा करारमा नियुक्त गर्नुपर्ने भएकोले इच्छुक उम्मेदवारले यस गाउँ कार्यपालिकाको कार्यालयमा रीतपूर्वक दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

- आवेदन दिने अन्तिम मिति: २०७४/०९/१० गते कार्यालय समयमा ।
- शैक्षिक योग्यता: लोकसेवा आयोगले लिने "कम्प्युटर अधिकृत" पदको न्यूनतम योग्यता वा मान्यता प्राप्त शिक्षण संस्थाबाट Computer वा Information & Communication Technologies वा सो सरहको विषयहरू मध्ये कुनै एक विषय लिई स्नातक (BIT, BIM, BBIS, BCA, BCIS, BEIT, BSc. IT. BSc. CSIT) को उपाधि हासिल गरेको ।
- सूचना प्रविधि अधिकृतको कार्य शर्तको विवरण (TOR): २०७४/०३/२८ गतेको स्वीकृत सचिव स्तरीय निर्णयमा उल्लेख भए बमोजिम ।
- संलग्न गर्नुपर्ने कागजातहरू: व्यक्तिगत विवरण (Bio-Data), नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रहरू, अनुभवका प्रमाणपत्रहरू ।
- आवेदन दिने तरिका: बुँदा नं. ४ मा उल्लेख भएका कागजातहरू एवं बुँदा नं. ६ मा तोकिएको शुल्क नेपाल बैंक लिमिटेड, मुसिकोट शाखा स्थित यस कार्यालयको नाममा रहेको मूल खाता नं. ०७७०३०००००००४००१००८ मा जम्मा गरी भौचर संलग्न राखी हुलाक, इमेल वा स्वयं उपस्थित भई आवेदन दिने।
- आवेदन शुल्क: रु. १,०००।- (एक हजार रुपैयाँ मात्र)
- उम्मेदवार छनौटका आधारहरू देहाय बमोजिम हुनेछन् :

क्र.सं.	सूचकहरू	पूर्णाङ्क
१	शैक्षिक योग्यता (सूचना अनुसारको न्यूनतम शैक्षिक योग्यताका आधारमा)	३०
२	कार्य अनुभव (सूचना अनुसार न्यूनतम शैक्षिक योग्यता हासिल गरे पश्चात)	४०
३	उम्मेदवारको स्थायी ठेगाना	२०
४	२ वर्षभन्दा माथि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रममा ICT Volunteer वा Expert वा अन्य कुनै सामुदायिक विकास कार्यक्रममा सूचना प्रविधि अधिकृतको रूपमा कार्य गरेको	१०
	जम्मा	१००

- तलब स्केल: रु. ४०,०००।- र दूर्गम भत्ता रु. ७,५००।- सहित मासिक जम्मा रु. ४७,५००।- (सत्वालीस हजार पाँच सय मात्र)
- करार अवधि: २०७५ असार मसान्तसम्म ।
- थप जानकारीको लागि:
सम्पर्क नं. ९८५७८२४२३२, ९७४८१५४४१४ इमेल: bhumemun@gmail.com वेबसाइट: www.bhumemun.gov.np
- सूचनामा उल्लेख भए बाहेकका अन्य कुराहरू प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा रहेको उम्मेदवार छनौट तथा सिफारिश समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

प्रमुख प्रशासकीय अधिकृत